



ठाकुरबाबा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय

सैनवार, बर्दिया
(लुम्बिनी प्रदेश, नेपाल)

विषय : आ.व. २०७९/०८० को विज्ञापन कर संकलन गर्ने सम्बन्धी सूचना ।

आय ठेका नं. :- ०२

आ.व. २०७९/०८०

दोस्रो पटक सूचना प्रकाशित मिति :- २०७९/०६/२४

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ६४ (१) खण्ड (ग) बमोजिम नगरपालिकाको क्षेत्राधिकार भित्र विभिन्न प्रकारका विज्ञापनहरूमा करको दर निर्धारण गर्ने र सो अनुरूप कर संकलन गरी प्रदेश सरकार र नगरपालिका बिच करको बाँडफाँड गर्ने कानुनी व्यवस्था भए बमोजिम यस कोहलपुर नगरपालिकाको क्षेत्राधिकार भित्र आ.व. २०७९/०८० को लागि बढाबढ ठेका प्रथाबाट विज्ञापन कर संकलन सम्बन्धी ठेका बन्दोबस्त गर्नुपर्ने भएको हुँदा नगरक्षेत्रभित्र विभिन्न प्रकारका व्यवसाय प्रवर्द्धनका लागि राखिएका विज्ञापन सामाग्रीहरूमा यस नगरपालिकाले तोकेको शर्तहरूको अधिनमा रही इच्छुक व्यवसायी, फर्म तथा कम्पनीबाट तोकिएको न्यूनतम अंकमा नघट्ने गरी कर संकलन गर्नका लागि यस नगरपालिकाबाट जारी गरिएको तपशिल बमोजिमको शिलबन्दी दरभाउपत्र फाराम मिति २०७९/०७/०७ गतेभित्र खरिद गरी मिति २०७९/०७/०८ गते दिनको १२ बजे भित्रमा रित्तपूर्वक पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

सि.नं.	ठेका नं	ठेकाको किसिम	कर संकलन गर्ने दररेट रु. (मु.अ.कर समेत)	न्यूनतम अंक रु. (मु.अ.कर बाहेक)	बोलपत्र फारम दस्तुर रु.	धरौटी रकम रु.	खरिद गर्ने अवधि
१	ठाकुरबाबा नगरपालिका आय ठेका: ०२- ०७९/०८०	विज्ञापन कर	<ul style="list-style-type: none">डि.पि.एस. बोर्डहरू प्रति वर्ग फिट रु. ८५/-प्रचार प्रसार पर्चा पम्पलेट प्रति पाना रु. ५/-व्यापारिक होर्डिङ्ग बोर्डहरूको प्रति वर्गफिट रु. ८५/-व्यापारिक तथा व्यवसायिक प्रयोजनको फ्लेक्स प्रति वर्ग फिट रु. २०/-कपडाको तुल तथा फ्रेम नगरिएको फ्लेक्स व्यानर प्रति थान प्रति पटक रु. १००/-व्यापारिक तथा व्यवसायिक प्रयोजनका लागि घर तथा पर्खालमा लेखिएको प्रचार प्रसारमा प्रति वर्गफिट रु. १०/-				

			<ul style="list-style-type: none"> • व्यापारिक वस्तु सेवा तथा उत्पादनको स्टल राखि प्रचार प्रशार गर्ने कार्य प्रतिदिन रु १०००/- • डिजिटल होर्डिङ्ग बोर्ड प्रति बर्ग फिट रु. २००/- • डि.पि.एस. बोर्डहरूलाई १० बर्ग फिट भन्दा साना एक भन्दा बढि वार्ड राख्ने भएमा प्रति वर्ग फिट रु. १००/- • लाईट बोर्ड प्रति बर्ग फिट रु. २००/- • मुख्य शहरी क्षेत्रको सोलार पोलमा विज्ञापन गर्दा मासिक रु.१००/- • LED बोर्ड प्रति बर्गफिट रु २५०/- • घुम्टि प्रचार प्रसार कार्य खाद्य औषधि तथा उपभोग्य वस्तु (कृषि उपज बाहेक) प्रतिदिन रु १०० र अन्य सामानको प्रतिदिन रु २००/- 				
--	--	--	--	--	--	--	--

१. शिलबन्दी दरभाउपत्र खरिद गर्न ईच्छुक व्यवसायी, फर्म तथा कम्पनीहरूले मु.अ.कर दर्ता प्रमाणपत्रको प्रतिलिपी, आ.व.२०७९/०८० सम्मको फर्म नविकरण, आ.व.२०७८/०७९ वा २०७७/०७८ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी वा म्याद थपको पत्र तथा व्यक्तिको हकमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी र मु.अ.करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी साथ मिति २०७८/०७/०७ गते दिनको १७.०० बजे सम्ममा तोकिएको दस्तुर तिरी शिलबन्दी दरभाउपत्र खरिद गरी मिति २०७९/०७/०८ गते दिनको १२ बजे भित्रमा यस नगरपालिकाको कार्यालयमा दर्ता गर्न सकिने छ ।
२. तोकिएको समयभित्र प्राप्त शिलबन्दी दरभाउपत्र सोही दिन दिनको २.०० बजे शिलबन्दी दरभाउपत्रदाता वा निजको प्रतिनिधि र यस नगरपालिकाका प्रतिनिधिहरूको रोहवरमा खोलिनेछ । शिलबन्दी दरभाउपत्रदाताहरू वा निजको प्रतिनिधिहरू उपस्थित नभएमा पनि शिलबन्दी दरभाउपत्र खोल्न कुनै बाधा पर्नेछैन । शिलबन्दी दरभाउपत्र खरिद गर्ने, दर्ता गर्ने र खोल्ने अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा सो दिन पछि कार्यालय खुलेको दिनलाई अन्तिम दिन मानिनेछ ।
३. शिलबन्दी दरभाउपत्र फाराम खरिदको लागि यस नगरपालिकाको नाममा एन आई सि एसिया बैंक भुरिगाउँ शाखामा रहेको आन्तरिक राजस्व खाता नं. १६१२०५००२८२९६००२ मा तोकिए बमोजिमको दस्तुर जम्मा गरी सोको सक्कलै बैंक भौचर पेश गर्नुपर्ने वा नगरपालिकाको राजस्व शाखामा नगदै बुझाएको सक्कलै नगदी रसिद पेश गर्नुपर्ने छ ।

४. शिलबन्दी दरभाउपत्रदाताले कबोल गरेको अंक (भ्याट सहित) को ५ प्रतिशतले हुन आउने रकम धरौटी बापत यस कार्यालयको नाममा एन आई सि एसिया बैंक भुरिगाउँ शाखामा रहेको धरौटी खाता नं. १६१२०५०५२३८८०१३ मा जम्मा गरेको सक्कलै बैंक भौचरहरु वा नेपाल राष्ट्र बैंकबाट बैंक जमानत जारी गर्न मान्यता प्राप्त वाणिज्य बैंक वा वित्तिय संस्थाबाट जारी बैंक जमानतको सक्कलै प्रति पेश गर्नुपर्ने छ ।
४. शिलबन्दी दरभाउपत्रदाताले बोलकबोल रकम अंक र अक्षरमा दुवैमा उल्लेख गर्नुपर्ने छ । अंक र अक्षरमा फरक पर्न गएमा अक्षरमा उल्लेखित रकमलाई मान्यता दिईने छ ।
५. म्याद नाघी वा रीत नपुगी प्राप्त भएको शिलबन्दी दरभाउपत्र उपर कुनै कारवाही हुनेछैन ।
६. प्रचलित कानून बमोजिम तिर्नुपर्ने कर तथा शुल्कहरु शिलबन्दी दरभाउपत्रदाता स्वयंले तिर्नुपर्ने छ ।
७. करको दररेट नगरपालिकाले उपलब्ध गराए बमोजिम हुनेछ । तोकिएको दरमा फरक नपर्ने गरि सम्बन्धित शिलबन्दी दरभाउपत्रदाताले कर संकलन गर्नुपर्ने छ ।
८. आ.व. २०७९/०८० को लागि विज्ञापनमा लाग्ने कर संकलन मिति २०७९/०८/०१ गते देखि वि.सं. २०८० साल असार मसान्त सम्मको लागि हुनेछ ।
९. शिलबन्दी दरभाउपत्र स्वीकृत भई सम्झौता भए पश्चात कुनै किसिमको छुट, मिनाह वा माफी दिईने छैन ।
१०. गत बिगतमा नगरपालिकाको ठेक्का प्राप्त गरि बुझाउनु पर्ने रकम बक्यौता रहेको कम्पनि व्यक्ति वा फर्मले यस ठेक्कामा सहभागी हुन पाउने छैन ।
११. नगरपालिकाले समय समयमा दिएको निर्देशन पुर्ण पालना गर्नुपर्ने छ । साथै ठेक्का सम्बन्धी कुनै बिबाद सिर्जना भएमा नगरपालिकाको निर्णय अन्तिम हुनेछ ।
१२. सम्झौता गर्दाको समयमा सम्बन्धित फर्मले सम्झौता रकमको ४० प्रतिशत रकम अनिवार्य रुपमा नगरपालिकामा अग्रिम जम्मा गर्नुपर्ने छ र बाँकी रहेको ६० प्रतिशत रकम कम्तीमा दुई किस्तामा वि.सं. २०७९ को फागुन मसान्तभित्र पहिलो किस्ता र अर्को किस्ता वि. सं. २०८० को असार मसान्तभित्र बुझाई सक्नुपर्ने छ । बाँकी ६० प्रतिशत रकमको हकमा राष्ट्र बैंकबाट बैंक जमानत जारी गर्ने मान्यता प्राप्त वाणिज्य बैंक वा वित्तिय संस्थाबाट जारी बैंक जमानत (वि.सं. २०८० भाद्र मसान्त सम्मको म्याद भएको) को सक्कल प्रति पेश गर्नुपर्ने छ । उक्त बैंक जमानत कार्यालयलाई तिर्नु बुझाउनु पर्ने शुल्क दस्तुर बुझाई सकेको प्रमाण पत्र पेश गरेपछि फुकुवा हुनेछ । तोकिएको समयमा यस कार्यालयलाई तिर्नु बुझाउनु पर्ने शुल्क दस्तुर बुझाउन नसकेमा उक्त बैंक जमानत कानून बमोजिम यस कार्यालयले जफत गर्नेछ ।
१३. ठेक्का सम्बन्धी विस्तृत जानकारी यस नगर कार्यपालिकाको कार्यालय (राजश्व शाखा) बाट प्राप्त गर्न सकिने छ ।
१४. शिलबन्दी दरभाउपत्रदाताले ठेक्का लिई रकम संकलन गर्ने क्रममा कुनै किसिमको हानी नोक्सानी वा दुर्घटना भएमा शिलबन्दी दरभाउपत्रदाता स्वयं सोको जवाफदेही हुनुपर्नेछ ।
१५. ठेक्का सम्बन्धी रसिदहरु शिलबन्दी दरभाउपत्रदाता आफैले छपाई नगर कार्यपालिकाको कार्यालयबाट प्रमाणित गराई प्रयोग गर्नुपर्नेछ । कार्यालयबाट प्रमाणित नगराई उठाईएको पाईएमा प्रचलित कानून बमोजिम कारवाही गरिनेछ ।
१६. यस नगरपालिकाको हितलाई मध्यनजर गरी शिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने सम्पुर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।
१७. यस सुचनामा उल्लेख नभएका कुराहरु स्थानीय सरकार सञ्चालन ऐन, २०७४, सार्वजनिक खरिद ऐन, २०६३ (संशोधन सहित), सार्वजनिक खरिद नियमावली, २०६४ (संशोधन सहित) र प्रचलित कानून बमोजिम हुनेछ ।

रामहरि रिजाल

(प्रमुख प्रशासकीय अधिकृत)

